

Visitor Management in Nepali.

आगन्तुक प्रबंधन जानकारी

ध्यान आमाबाबु / संरक्षक:

हाम्रो विद्यार्थी र कर्मचारी, मध्य डाउफिन स्कूल जिल्ला स्कूल को सुरक्षा र सुरक्षाको चासो मा बोर्ड भर्खर सबै जिल्ला मा विद्यालय गेट अभिभावक आगन्तुक व्यवस्थापन प्रणाली को कार्यान्वयन अनुमोदित भवनहरु। यो पाहुना प्रणाली क्षमता साथ केन्द्रीय डाउफिन स्कूल जिल्ला प्रदान गर्नेछ आगंतुको को एक अप टु डेट प्रमाणित लग राख्न। आगंतुको आमाबाबुले / संरक्षक, ठेकेदार, र स्वयंसेवकहरु गर्न समावेश

जसलाई हामी हाम्रो विद्यालय पहुँच दिइएको छ।

पहुँच प्राप्त गर्न चाहने, अगस्ट 31, 2015 सबै आगंतुको सुरु (आमाबाबुले / संरक्षक, स्वयंसेवकहरु, ठेकेदार, आदि) कुनै पनि, प्राथमिक बीचमा वा उच्च स्कूल मान्य राज्य जारी तस्वीर पहिचान प्रदान गर्न आवश्यक हुनेछ कार्ड, अधिमानतः एक फोटो चालक अनुमतिपत्र वा फोटो गैर-चालक अनुमतिपत्र, को को सामने कार्यालय कर्मी गर्न स्कूल। तपाईं फोटो चालक अनुमतिपत्र वा फोटो गैर-चालक अनुमतिपत्र छैन भने, तपाईं एक प्रदान गर्नुपर्छ फोटो पहिचान र / वा वैध राज्य वैकल्पिक फारम पहिचान जारी। सरकारी कर्मचारीहरु देखाउन सक्छ आफ्नो राज्य वा संघीय जारी पहिचान। तपाईंको पहिचान प्रक्रियामा हुनेछ र आफ्नो फोटो पहल गरिनेछ स्कूल भेट्न जबकि तपाईं सकिरहेको लागि एक बिल्ला सिर्जना। यो सिस्टम मा अलर्ट प्रदान गर्ने क्षमता छ हाम्रो परिसर को सुरक्षा jeopardize सक्छ जसले व्यक्तिहरूलाई। प्रवेश स्वीकृत भएपछि, यस आगन्तुक व्यवस्थापन प्रणाली तिनीहरूले बैठक छन् जो आगन्तुक, मिति, समय, तस्वीर, र पहिचाहन एक बिल्ला मुद्रणगर्दछ. पावरप्रयोगकर्ताकालागिथपसङ्केतयोकेडीईमुद्रण

यो पाहुना को गन्तव्य।

हाम्रो स्कूल को सुरक्षा र सुरक्षा बढाउनुका गर्न चलि प्रयासमा तपाईंको समर्थन सराहना छ। धन्यवाद आफ्नो धैर्य र सहयोग को लागि। तपाईं थप प्रश्नहरु वा चिंता हुनु पर्छ, यो तिनीहरूलाई प्रत्यक्ष कृपया , या एनआईसी Barrelet, 545-4703 मा सुरक्षा र सुरक्षा को CDSD निर्देशक, x506 गर्न तपाईंको बालबालिकाको स्कूल प्रमुख।

Āgantuka prabandhana jānakārī

dhyanā āmābābu/ sanrakṣaka:

Hāmrō vidyārthī ra karmacārī, madhya dā'uphina skūla jillā skūla kō surakṣā ra surakṣākō cāsō mā bōrḍa bharkharai sabai jillā mā vidyālaya gēṭa abhibhāvaka āgantuka vyavasthāpana praṇālī kō kāryānvayana anumōdita

bhavanaharu. Yō pāhunā praṇālī kṣamatā sātha kēndrīya dā'uphina skūla jillā pradāna garnēcha āgantukōm kō ēka apa ṭu ḍēṭa pramāṇita laga rākhna. Āgantukōm āmābābulē/ sanrakṣaka, ṭhēkēdāra, ra svayansēvakaharu garna samāvēṣa

jasalāī hāmī hāmrō vidyālaya pahuṁca di'i'ēkō cha.

Pahuṁca prāpta garna cāhanē, agastā 31, 2015 sabai āgantukōm surū (āmābābulē/ sanrakṣaka, svayansēvakaharu, ṭhēkēdāra, ādi)

kunai pani, prāthamika bīcamā vā ucca skūla mān'ya rājya jāri tasvīra pahicāna pradāna garna āvaśyaka hunēcha kārḍa, adhimānataḥ ēka phōṭō cālaka anumatiṭra vā phōṭō gaira-cālaka anumatiṭra, kō kō sāmanē kāryālaya karmī garna

skūla. Tapāṭim phōṭō cālaka anumatiṭra vā phōṭō gaira-cālaka anumatiṭra chaina bhanē, tapāṭim ēka pradāna garnuparcha

phōṭō pahicāna ra/ vā vaidha rājya vaikalpika phārama pahicāna jāri. Sarakārī karmacārīharu dēkhā'una sakcha āphnō rājya vā saṅghīya jāri pahicāna. Tapāṭinkō pahicāna prakriyāmā hunēcha ra āphnō phōṭō pahala garinēcha skūla bhēṭna jabaki tapāṭim sakirahēkō lāgi ēka billā sirjanā. Yō sistama mā alarṭa pradāna garnē kṣamatā cha

hāmrō parisara kō surakṣā jeopardize sakcha jasalē vyaktiharūlāṭī. Pravēśa svīkṛta bha'ēpachi, yasa āgantuka vyavasthāpana

praṇālī tinīharūlē baiṭhaka chan jō āgantuka, miti, samaya, tasvīra, ra pahicāhana ēka billā mudraṇagardacha. Pāvaraprayōgakartākālāgithapasankētayōkēḍīṭīmudraṇa

yō pāhunā kō gantavya.

Hāmrō skūla kō surakṣā ra surakṣā baḍhā'unukā garna cali prayāsamā tapāṭīnkō samarthana sarāhanā cha.

Dhan'yavāda

āphnō dhairya ra sahayōga kō lāgi. Tapāṭīn thapa praśnahrū vā cintā hunu parcha, yō tinīharūlāṭī pratyakṣa kṛpayā , yā ēna'āṭīsī Barrelet, 545-4703 mā surakṣā ra surakṣā kō CSD nirdēśaka, x506 garna tapāṭīnkō bālabālikākō skūla pramukha.